

🗣️ १ महिनामा पढ्न सकिने! 🗣️

日本語

🇯🇵 Japanese Language Textbook 🇯🇵

N4 को व्याकरण

N4 को शब्दावली

प्रभावकारी ढंगमा सिक्न सक्नुहुन्छ!

N4

उदाहरण वाक्यहरूको अडियो समावेश छ
नेपाली अनुवाद सहित समावेश छ

— OHANA —

1
month

もくじ 目次 सामग्रीको तालिका

	勉強 <small>べんきょう</small> を始める <small>はじめ</small> 前に <small>まえ</small> पढनु अधि याद गर्नुपर्ने कुरा	1
1 日目 7		
V たことがあります V る/V ない+ことがあります ~し、~し(理由) ~し、~し(並列)	V गरेको छु V गर्ने / V नगर्ने + बेला पनि छ ~ भएकोले पनि ~ भएकोले पनि (कारण) ~ पनि ~ पनि (समानान्तर)	
2 日目 17		
V ्र/V ない+ことにします V ्र/V ない+ことになります V ्र/V ない+ように します/しています ようになります	V गर्नु / V नगर्नु + निर्णय गर्दै V गर्नु / V गर्नु + िनरा भएि छ V गर्नु / V नगर्नु + प्रयास गर्छु / प्रयास गर्दै छु सकिने हुन्छ	
3 日目 27		
自動詞・他動詞 V ておきます (準備) V ておきます (放置) V ています	अकर्मक क्रिया , सकर्मक क्रिया V गरिराख्नु (तयारी) नामको सट्टा प्रयोग गररने "०" V गरिसकेको छु	
4 日目 39		
V ています・V きます (順次移動) V ています・V きます (変化) V ています・V きます (その他) V ます+ やすいです/ にくいです ~ すぎます・~ すぎです	V गरेर जान्छु ・V गरेर आउँछु (क्रमिक स्थानान्तरण) V गरेर जान्छु ・V गरेर आउँछु (परिवर्तन) V गरेर जान्छु ・V गरेर आउँछु (त्यसबाहेक) V छ + सजिलो छ / गाह्रो छ अत्ति नै ~ छ・ अत्ति नै ~ छ	
5 日目 51		
~ て (理由、原因) ~ のです/ ~ んです ~ んですが/ ~ なんですけど/ ~ んですけど	~ एर (कारण) ~ छ / ~ थियो ~ एकोले	
6 日目 61		
~ 方 ~ てもらいます/ ~ てもらいます/ ~ てもらいます ~ ほしいです/ ~ ほしいです ~ てもらえませんか/ ~ てもらえませんか	~ तरिका ~ गरिदिन्छु / ~ पाउँछु / ~ गरिदिनुहुन्छ ~ चाहन्छु / ~ गरिदिएको चाहन्छु ~ दिनुहुन्छ कि / ~ दिनुहुन्न कि	
7 日目 73		
~ かもしれません ~ はずです ~ つもりです 意向形 <small>いこうけい</small> の作り方 <small>つくりかた</small> 意向形 <small>いこうけい</small> + 思います	~ हुन सक्छ ~ हुनुपर्ने हो ~ योजना छ इच्छा रूप बनाउने तरिका इच्छा रूप + लाग्छ	
8 日目 85		
~ ために (理由・原因) ~ ために (目的) ~ ように (目的)	~ को कारणले (कारण) ~ को लागि (उद्देश्य) ~ को लागि (उद्देश्य)	

～のに (用途、評価、必要)

को लागी (प्रयोग, मूल्याङ्कन, आवश्यकता)

9 日目 95

～か (どうか)

～कि (कस्तो)

V てみます

V हेर्छु

V てしまいます (完了)

V गरिसकेँ(सम्पन्न)

V てしまいます (後悔、残念)

V गरि हाल्छु (पछुतो, अफसोस)

10 日目 105

～中 (に)

～को दौडान(मा)

～間・～間に

～भरि, ～ दौडान

V ばかり

भर्खर ～(गरे)को

V る/V ている/V た ところです

V (गर)नु / V (ग)रिरहेको / भर्खर V गरेको

11 日目 115

～だらけ

～ले भरिएको

N ばかり・V ばかり

N मात्र, V मात्र

～とか～とか

～अनि～अनि

数量+は/も

परिमाण + त / जति

12 日目 125

～ながら(同時進行)

～गर्दै(समकालिक प्रगति)

て(付帯状況)

(ए)र (संलग्न स्थिति)

～まま

～दै

～っぱなし

～गरिरहनु

13 日目 135

条件を表す「たら」「ば」「と」「なら」

सर्तहरूलाई व्यक्त गर्ने "たら" "ば" "と" "なら"

ば形の作り方

बा रूप बनाउने तरिका

仮定条件

परिकल्पना सर्त

一般条件

सामान्य सर्त

一般条件 (道案内)

सामान्य सर्त (मार्गनिर्देशन)

14 日目 147

必要条件

आवश्यक सर्त

確定条件

निश्चित सर्त

～なら (話題)

～भने (विषय)

～なら (主題、対比)

～भने(विषय, तुलना)

15 日目 157

～なければなりません

～पर्छ

～てもいいです

～भएपनि हुन्छ

～てはいけません

～गर्नु हुँदैन

命令形・禁止形

आदेश रूप, निषेध रूप

～なさい

～गर

16 日目 169

～た/～ないほうがいいです

～एको/～नगरेको राम्रो छ

～たらどうですか

～गरेको कस्तो छ

～のに

～पनि

～たら/～ば/～と いいです

～भने/～भने/～राम्रो छ

17 日目 179

～ても	～भएपनि
疑問詞～ても/いくら・どんなに～ても	प्रश्नवाचक ~ भएपनि / कति, जति ~ भएपनि
～そうです (様態)	～जस्तो छ (अवस्था)
～そう (伝聞)	हो रे (हल्ला)

18 日目 189

らしい (伝聞)	रहेछ (सुनुवाइ)
～ようです/～みたいです (推量)	～जस्तो छ / ~जस्तो छ (अनुमान)
～ようです/～みたいです (比喩)	～जस्तो छ / ~जस्तो छ (उपमा)
～ようです/～みたいです (例示)	～जस्तै हो / ~जस्तै हो (दृष्टान्त)

19 日目 199

受身文	कर्मवाच्य
受身形の作り方	कर्मवाच्य बनाउने तरिका
直接受身	प्रत्यक्ष कर्मवाच्य
間接受身 (所有物の受身)	अप्रत्यक्ष कर्मवाच्य (स्वामित्व कर्मवाच्य)
間接受身 (迷惑の受身)	अप्रत्यक्ष कर्मवाच्य (असुविधा कर्मवाच्य)

20 日目 211

無生物主語の受身 (状況・現象)	निर्जीव वस्तुको कर्मवाच्य (परिस्थिति, घटना)
無生物主語の受身 (出来事)	निर्जीव वस्तु कर्ताको कर्मवाच्य (घटना)
無生物主語の受身 (広範囲)	निर्जीव वस्तु कर्ताको कर्मवाच्य (फराकिलो परिधि)
無生物主語の受身 (材料、原料)	निर्जीव वस्तुको कर्मवाच्य (सर सामग्री र कच्चा माल)

21 日目 221

使役形の作り方	प्रेरणार्थक रूपको बनाउने तरिका
使役 (強制・指示)	रणार्थक (बाध्य बनाउने, निर्देशन)
使役 (許可)	प्रेरणार्थक (अनुमति)
V (使役形) てもらえませんか/V (使役形) てくださいませんか	V (प्रेरणार्थक रूप) दिनुहुन्छ कि / V (प्रेरणार्थक रूप) दिनुहुन्छ कि

22 日目 231

使役受身形の作り方	प्रेरणार्थक कर्मवाच्य रूप बनाउने तरिका
使役受身	प्रेरणार्थक कर्मवाच्य
～さ	～(बारे)
～ぐらい(くらい)/～ほど (程度)	～जति / ~गरी (हद)



V たことがあります



V गरेको छु

意味

けいけん あらわ 経験を表す。

अनुभवलाई बुझाउँछ।

接続

V た+ことがある

暗記

例文

(1) 富士山に登ったことがあります。

फुजी माउंटेनमा चढेको छु।

(2) 有名なスポーツ選手に会ったことがあります。

प्रख्यात खेलाडीसँग भेटेको छु।

(3) 日本料理を作ったことはありません。

अहिलेसम्म जापानी खाना बनाएको छैन।

ポイント

① 近い過去を表す言葉と一緒に使えません。

नजिकको विगतलाई बुझाउने शब्दसँग प्रयोग गर्न सकिँदैन।

× 先週(गएको हप्ता) + ベトナムに行ったことがあります。 → 「昔」「子供の頃」などは使えます。
昨日(हिजो) भियतनाममा गएको छु। “धेरै पहिले” “बच्चाको बेला” हो भने प्रयोग गर्न सकिन्छ

② 頻度を表す言葉と一緒に使えません。

आवृत्तिलाई बुझाउने शब्दसँग प्रयोग गर्न सकिँदैन।

× よく(धेरै चोटि) + ベトナムに行ったことがあります。
時々(कहिलेकहीं) भियतनाममा गएको छु।
1年に1回(वर्षमा एकचोटि)

③ 日常的なことを話すときには使えません。

दैनिक कुरा कुरा गर्दा प्रयोग गर्न सकिँदैन।

× 私は水を飲んだことがあります。

मैले पानी पिएको छु।
彼は買い物したことがあります。

उनले किनमेल गरेको छ।

れんしゅう
練習 1

Vた ことが あります/ありません。

にゅういん
入院する(अस्पताल भर्न गर्नु)/コンビニでバイトする(कन्विनियंस स्टोरमा पार्टटाइम काम गर्नु)

がいこくじん つ あ
外国人と付き合う(विदेशीसँग डेटिङ गर्नु)/大きい魚を釣る(ठूलो माछा मर्नु)

すもう み い
相撲を見に行く(सुमो हेर्न जानु)/テニスの試合で優勝する(टेनिसको खेलमा विजय हुनु)

れんしゅう
練習 2

A: Bさんは日本のカラオケに行ったことがありますか。

B सान्ले जापानको काराओके जानुभएको छ?

B: はい、あります。/いいえ、ありません。(いいえ、一回も行ったことはありません。)

हजुर, छ। / होइन, छैन। (होइन, एक चोटि पनि गएको छैन।)

じょすうし
一 + 助数詞 + も ~ ない

एक + अव्यय + पनि छैन

だれ
「誰もいない」、「何も知らない」など、「疑問詞 + も ~ ない」は「全然 ~ ない」の意味ですが、

いち/いっ
「一 + 助数詞 + も ~ ない」の形も「全然 ~ ない」の意味を表します。

“कोही पनि छैन”, “केही पनि थाहा छैन” जस्ता “प्रश्नवाचक पद + पनि ~ छैन” को अर्थ “केही पनि ~ छैन” हो। तर “एक + अव्यय + पनि ~ छैन” को रूपमा पनि “केही पनि छैन” भन्ने अर्थ हुन्छ।

れい いちど いっかい にほん
例: 一度/一回も日本に行ったことはありません。

उदाहरण ; एक चोटि पनि जापान गएको छैन।

まんが いっさつ も
漫画は一冊も持っていません。

मसँग कमिक्स एउटा पनि छैन।



Vる/Vない+ことがあります



V गर्ने / V नगर्ने+बेला पनि छ

意味

たまに~するという意味を表す。

कहिलेकहीं ~गर्नु भन्ने अर्थलाई व्यक्त गर्छ।

接続

Vる/Vない+ことがある

「Vる/Vない+こともある」とも言うことができます。

“V गर्ने / V नगर्ने+बेला पनि छ” भन्न पनि सकिन्छ।

暗記

例文

(1) 映画館へ映画を見に行くことがあります。

सिनेमा हलमा चलचित्र हेर्न जाने बेला पनि छ।

(2) 時々お風呂に入らないことがあります。

कहिलेकहीं ननुहाउने बेला पनि छ।

(3) 毎日料理を作りますが、たまに作らないことがあります。

हरेक दिन खाना बनाउँछु तर कहिलेकहीं नबनाउने बेला पनि छ।

ポイント

① 頻度が少ないことを表す表現とよく一緒に使われます。

थोरै आवृत्ति भएको कुरालाई बुझाउने शब्दसँग धेरैजसो प्रयोग गरिन्छ।

例: 時々(कहिलेकहीं)、たまに(कहिलेकहीं मात्र)、半年に1回ぐらい(लगभग आधा वर्षमा एक चोटि)

② 動詞以外の品詞も使うことができますが、今回は動詞だけ練習します。

यस पटक क्रियापद मात्र सिक्नेछौं। तर क्रियापद बाहेकको पद वर्ग पनि प्रयोग गर्न सकिन्छ।

Nの/Nじゃない(ではない) ... あのコンビニは時々休みのことがあります。

त्यो कन्विनियंस स्टोर कहिलेकहीं बन्द हुने बेला पनि छ।

na-A な/na-A じゃない(ではない) ... 単語のテストは時々簡単なことがあります。

शब्दको जाँच कहिलेकहीं सजिलो बेला पनि छ।

i-A/ i-A くない ... 彼は時々連絡が遅いことがあります。

उनले कहिलेकहीं सम्पर्क गर्न दिलो गर्ने बेला पनि छ।

れんしゅう
練習 1

(1) ことがあります。

^{ゆき}_ふ
雪が降る(हिउँ पर्नु)

^{くるま} ^{かいしゃ} ^い
車で会社に行く(गाडीमा कम्पनीसम्म जान्छु)

^{だいがく} ^{しよくじ}
大学のクラスメイトと食事する(विश्वविद्यालयको सहपाठीसँग खाना खान्छु)

(2) ことがあります。

^{あさ} ^{はん} ^た
朝ご飯を食べる(बिहानको खाना खानु)

^{じゆぎょう} ^{けつせき}
授業を欠席する(कक्षा बिदा लिनु)

^{にほんご} ^{おも} ^だ
日本語が思い出せる(जापानी भाषा सम्झन सक्नु)

れんしゅう
練習 2

いつも が、時々 ことがあります。

^{さけ} ^の
お酒を飲む(रक्सी पिउनु)

^{ねぼう}
寝坊する(भुसुक्क सुतेर ढिलो हुनु)

ミスする(गल्ती गर्नु)

れんしゅう
練習 3

A: 私は毎日運動します。

म हरेक दिन कसरत गर्छु।

B: 毎日ですか。すごいですね。

हरेक दिन गर्नु हुन्छ है। कस्तो राम्रो।

A: でも、忙しい時は運動しないことがあります。

तर व्यस्तको बेलामा कसरत नगर्ने बेला पनि छ।



~し、~し (理由)



~भएकोले पनि ~भएकोले पनि (कारण)

意味

複数の理由があることを表す。

केही वटा कारण भएको कुरालाई व्यक्त गर्छ।

接続

N普通形/na-A普通形/i-A普通形/V普通形+し、 ※Nだ/na-Aだ

Nとna-Aの辞書形は「だ」をつけて接続する。

Nとna-Aの辞書形は「だ」をつけて接続する。

暗記

例文

(1) 明日は暇だし、新宿に買い物に行きましょう。

भोलि फुर्सद भएकोले शिन्जुकुमा किनमेल गर्न जाऔं।

(2) 料理が安いし、おいしいし、あの店が大好きです。

खानेकुरा सस्तो भएकोले पनि मीठो भएकोले पनि त्यो पसल धेरै मन पर्छ।

(3) この部屋は狭いし、不便だし、駅から遠いし、引っ越したいです。

यो कोठा साँघुरो भएकोले, असुविधा भएकोले, अनि स्टेसनबाट टाढा भएकोले पनि सर्न चाहन्छु।

ポイント

① 理由が複数ある時に使います。理由をいくつも挙げる場合もありますが、理由を1つだけ挙げる場合もあります。その場合も複数理由があることを表します。

बहुकारण भएको बेला प्रयोग गरिन्छ। कहिलेकाहीं कारण केही वटा उल्लेख गर्ने बेला छ भने कहिलेकाहीं कारण एउटा मात्र उल्लेख गर्ने बेला पनि छ। त्यो दुबै अवस्थामा पनि बहुकारण भएको कुरालाई बुझाउँछ।

例: 明日は暇だし、新宿に買い物に行きましょう。

उदाहरण ; भोलि फुर्सद भएकोले शिन्जुकुमा किनमेल गर्न जाऔं।

→ この文では「暇」という理由しか挙げていませんが、「天気がいい」「他にも新宿に用事がある」など他にも理由があることを表しています。

यो वाक्यमा “फुर्सद” भन्ने कारण मात्र उल्लेख गरिएको छ। तर “मौसम राम्रो छ” “अरु पनि शिन्जुकुमा काम छ” जस्ता अरु पनि कारण भएको कुरालाई बुझाउँछ।

② 理由を複数挙げるとき、最後に挙げた理由の「し」は「から」や「ので」に置き換えることができます。

बहुकारण उल्लेख गर्दा अन्तिममा उल्लेख गरिएको कारणको “सी” को सत्ता “कारा” वा “नोदे” प्रस्थापन गर्न सकिन्छ।

例: 料理が安いし、おいしいし、あの店が大好きです。

→ 料理が安いし、おいしいから、あの店が大好きです。
(ので)

खाना सस्तो भएकोले पनि मीठो भएकोले पनि त्यो पसल मन पर्छ।

れんしゅう
練習 1

(1) N/na-A/i-A/V 普通形 し、 N/na-A/i-A/V 普通形 し、好きです。

あのカフェはおしゃれ(त्यो क्याफे फेशनेवल छ) 料理りょうりもうまい(खाना पनि मीठो छ)

田中たなかさんはかっこいい(तानाका सान् हान्सम छ) 性格せいかくもいい(व्यक्तित्व पनि राम्रो छ)

(2) N/na-A/i-A/V 普通形 し、 N/na-A/i-A/V 普通形 ので、大変たいへんです。

この仕事しごとは残業ざんぎょうが多いおお (यो काममा ओभर टाइम धेरै छ) 上司じょうしも厳しいきび (बोस पनि कडा छ)

日本にほんの生活せいかつは生活費せいかつひが高いたか (जापानको घरको गुजारा महँगो छ) 日本語にほんごも難しいむずか (जापानी भाषा पनि गाह्रो छ)

れんしゅう
練習 2

A: 私わたしは東京とうきょうがとても好きすです。

मलाई टोक्यो धेरै मन पर्छ।

B: どうしてですか。

किन?

A: 交通こうつうが便利べんりだし、きれいな建物たてもものが見みられるからです。

यातायात सुविधा भएकोले पनि सुन्दर भवन हेर्न पाउने भएकोले पनि हो।



へいれつ ~し、~し (並列)



~पनि~पनि(समानान्तर)

意味

ふくすう ことがら なら ひょうげん
複数の事柄を並べる表現。

केही वटा कुरा समानान्तर गर्ने अभिव्यक्ति

接続

ふつうけい ふつうけい ふつうけい ふつうけい
N普通形/na-A普通形/i-A普通形/V普通形+し、 ※Nだ/na-Aだ

Nとna-Aの辞書形は「だ」をつけて接続する。

N र na-A को शब्दाकोश रूप “दा” राखेर जोडिन्छ।

暗記

例文

かれ おもしろ しんせつ えいご じょうず
(1) 彼は面白いし、親切だし、英語も上手です。

ऊ रमाइलो पनि दयालु पनि अनि अंग्रेजी पनि सिपालु छ।

ちばけん くうこう うみ ゆうめい ゆうえんち
(2) 千葉県は空港もあるし、海もあるし、それに有名な遊園地もあります。

चिबा जिल्लामा विमानस्थल पनि समुद्र पनि अनि प्रख्यात फन् पार्क पनि छ।

いえ か くるま か りょこう
(3) 家も買いたいし、車も買いたいし、旅行もしたいです。

घर पनि गाडी पनि किन्न चाहन्छु अनि यात्रा पनि गर्न चाहन्छु।

ポイント

① 並列された語は「も」をとる方が自然です。

समानान्तर गरेको शब्दमा “मो” प्रयोग गरेको राम्रो छ।

れい いえ か くるま か いえ か くるま か
例: 家を買いたいし、車を買いたいです。 → 家も買いたいし、車も買いたいです。

घर किन्न अनि गाडी किन्न चाहन्छु।

घर पनि गाडी पनि किन्न चाहन्छु।

② プラスのイメージのものと、マイナスイメージのことを並べて言うことはできません。

सकारात्मक कुरा र नकारात्मक कुरा सँगै समानान्तर गरेर भन्न सक्दैन।

れい かれ おもしろ しんせつ せいかく わる
例: 彼は面白いし、親切だし、性格が悪いです。
+ + -

ऊ रमाइलो पनि दयालु पनि अनि व्यक्तित्व पनि नराम्रो छ।

しごと たの たいへん
この仕事は楽しいし、大変です。
+ -

यो काम रमाइलो पनि गाह्रो पनि छ।

れんしゅう
練習 1

N/na-A/i-A/V 普通形 ^{ふつうけい} し、 N/na-A/i-A/V 丁寧形 ^{ていねいけい} 。

この果物は安い^{くだもの やす}(यो फलफूल सस्तो छ) おいしい^(मीठो छ)

田中さんは頭もいい^{たなか あたま}(तानाका सान् बुद्धिमानी पनि छ) かっこいい^(हान्सम छ)

今日は雨も降っている^{きょう あめ ふ}(आज पानी पनि परिरहेको छ) 風も吹いている^(かぜ ふ)(हावा पनि चलिरहेको छ)

東京は家賃も高い^{とうきょう やちん たか}(टोक्योमा भाडा पनि महँगो छ) 交通費も高い^(こうつうひ たか)(यातायात खर्च पनि महँगो छ)

れんしゅう
練習 2

(1) A: お正月^{しょうがつ なに}、何をしたいですか。

ओस्योगाचु के गर्न चाहनुहुन्छ?

B: 旅行^{りょこう}もしたいし、帰国^{きこく}もしたいです。

यात्रा पनि गर्न चाहन्छु, अनि आफ्नो देश पनि जान चाहन्छु।

(2) A: Bさんの出身地^{しゅっしんち}はどんなところですか。

तानाका सान्को जन्मस्थल कस्तो ठाउँ हो?

B: 食べ物^{た もの}もおいしい、自然^{しぜん}も多い、景色^{おお けしき}もきれいなところです。

खानेकुरा पनि मीठो छ, प्राकृतिक कुरा पनि धेरै छ, अनि दृश्य पनि सुन्दर भएको ठाउँ हो।

めいし
名詞 (N)

<input type="checkbox"/> 選手	せんしゆ	खेलाडी
<input type="checkbox"/> 監督	かんとく	निरीक्षक
<input type="checkbox"/> コーチ		प्रशिक्षक
<input type="checkbox"/> 昔	むかし	विगत
<input type="checkbox"/> 頃	ころ	बेला
<input type="checkbox"/> 相撲	すもう	सुमो
<input type="checkbox"/> 柔道	じゆうどう	जुडो
<input type="checkbox"/> 剣道	けんどう	केन्दो
<input type="checkbox"/> ~回	~かい	पटक
<input type="checkbox"/> ~度	~ど	डिग्री
<input type="checkbox"/> 性格	せいかく	व्यक्तित्व
<input type="checkbox"/> 家賃	やちん	भाडा
<input type="checkbox"/> 生活費	せいかつひ	घरको गुजारा
<input type="checkbox"/> 交通費	こうつうひ	यातायात खर्च
<input type="checkbox"/> 食費	しょくひ	खाना खर्च
<input type="checkbox"/> 自然	しぜん	प्रकृति
<input type="checkbox"/> 景色	けしき	दृश्य
<input type="checkbox"/> 入院(する)	にゆういん	अस्पताल भर्ना (गर्नु)
<input type="checkbox"/> 退院(する)	たいいん	डिस्चार्ज (गर्नु)
<input type="checkbox"/> 告白(する)	こくはく	डेटिडको प्रस्ताव राख्नु
<input type="checkbox"/> 優勝(する)	ゆうしょう	विजय (हुनु)
<input type="checkbox"/> 出席(する)	しゆつせき	उपस्थित (हुनु)
<input type="checkbox"/> 欠席(する)	けつせき	अनुपस्थित (हुनु)
<input type="checkbox"/> 遅刻(する)	ちこく	ढिलो (हुनु)
<input type="checkbox"/> 早退(する)	そうたい	बीचमा फर्कनु

めいし
名詞 (N)

<input type="checkbox"/> 成功(する)	せいこう	सफल (हुनु)
<input type="checkbox"/> 失敗(する)	しつぱい	असफल (हुनु)
<input type="checkbox"/> ミス(する)		गालत (गर्नु)
<input type="checkbox"/> 早起(する)	はやおき	छिटो उठ्नु
<input type="checkbox"/> 寝坊(する)	ねぼう	भुसुक्क सुतेर ढिलो (हुनु)
<input type="checkbox"/> 帰国(する)	きこく	अफ्नो देश फर्कनु
<input type="checkbox"/> 留学(する)	りゅうがく	विदेशमा पढ्न (जानु)

けいようし
い形容詞 (i-A)

<input type="checkbox"/> うまい		सिपालु
<input type="checkbox"/> 優しい	やさしい	दयालु
<input type="checkbox"/> 厳しい	きびしい	कडा

ふくし
副詞 (Adv)

<input type="checkbox"/> たまに		कहिलेकहीं मात्र
------------------------------	--	-----------------

せつぞくし
接続詞 (Conj)

<input type="checkbox"/> それに		साथै
<input type="checkbox"/> あと		अनि

どうし
動詞 (V)

(I)		
<input type="checkbox"/> 付き合う	つきあう	डेटिड गर्नु
<input type="checkbox"/> (風が)吹く	(かぜが)ふく	(हावा) चल्नु
<input type="checkbox"/> (風が)止む	(かぜが)やむ	(हावा) रोक्नु
(II)		
<input type="checkbox"/> 別れる	わかれる	ब्रेकअप हुनु

とどうふけん
47都道府県

४७ प्रीफेक्चरहरु

日本は、「1都1道2府43県」です。1つの都(東京都)、1つの道(北海道)、2つの府(大阪府、京都府)、43の県があり、全部で47の都道府県があります。

जापानको प्रीफेक्चरहरु “एउटा तो, एउटा दोउ, दुइ वटा हु, ४३ वटा केन्” हो। एउटा तो(टोक्यो तो), एउटा दोउ(होक्काइदो), दुइटा हु(ओसाका हु, क्योटो हु), ४३ वटाको केन् छ। जम्मा ४७ वटाको प्रीफेक्चरहरु छ।

がいこくじんかんこうきゃく おお おとず とどうふけん
外国人観光客が多く訪れる都道府県

विदेशी पर्यटक धेरै भ्रमण गर्ने प्रिफेक्चरहरु

みなさんはどこに行ったことがありますか?
तपाईंहरू कहाँ जानुभएको छ?



その他の県 त्यो बहेको केन्

あおもりけん 青森県	とちぎけん 栃木県	とやまけん 富山県	おかやまけん 岡山県	さがけん 佐賀県
あきたけん 秋田県	ぐんまけん 群馬県	ぎふけん 岐阜県	しまねけん 島根県	ながさきけん 長崎県
いわてけん 岩手県	いばらきけん 茨城県	ふくいけん 福井県	やまぐちけん 山口県	おおいたけん 大分県
やまがたけん 山形県	さいたまけん 埼玉県	しがけん 滋賀県	かがけん 香川県	くまもとけん 熊本県
みやぎけん 宮城県	ながのけん 長野県	みえけん 三重県	とくしまけん 徳島県	みやぎけん 宮崎県
ふくしまけん 福島県	やまなしけん 山梨県	わかやまけん 和歌山県	こうちけん 高知県	かごしまけん 鹿児島県
にいがたけん 新潟県	しずおかけん 静岡県	とっとりけん 鳥取県	えひめけん 愛媛県	